

प्रेस विज्ञप्ती-२०१

Press Release-201



लागु औषध नियन्त्रण ब्यूरो
Narcotics Control Bureau
कोटेश्वर, काठमाडौं

मिति:-२०७४/०८/१३ गते ।

नियन्त्रित लागु औषध ८ के.जी.खात (KHAT) तथा १८५९ एम्पुल सहित ३ विदेशी नागरिक सहित ७ जना पक्राउ ।

१) लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले बिगत लामो समय देखिको सूचना संकलन एवं निगरानी पश्चात पहिलो पटक मिति २०७४/०७/२८ गते जिल्ला काठमाण्डौ, का.म.न.पा. वडा नं.-१६ ठमेल स्थित एक कार्गो प्रा.लि. मार्फत Green Tea भनि अफ्रिकन मुलुक ईथियोपियाबाट नेपाल हुँदै युरोपियन मुलुक नेदरल्याण्ड पठाउन लागिएको नियन्त्रित वनस्पति खात (KHAT) को सुकेको पात ८ के.जी. सहित सोमालियन नागरिकहरु बर्ष २२ को IBRAHIM ALI HAJI, बर्ष २१ को JAM ABDIFATHI AHMED र बर्ष २५ को ABDI FAHAD YUSUF लगायत ३ जना मनोद्विपक लागु औषध खात (Khat) सहित पक्राउ परेका छन् । नियन्त्रित मनोद्विपक लागु औषध खात (Khat) अफ्रिकन मुलुकबाट नेपाल हुँदै युरोप एवं अमेरिकन मुलुकहरुमा अवैध कारोबार भईरहेको भन्ने सूचनालाई व्युरोले प्रथमिकतामा राखि निगरानी गर्दै आईरहेको नेपालमा पहिलो पटक उक्त अवैध कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न व्युरोलाई सफलता मिलेको छ ।

खात (KHAT)लाई UN Convention on Psychotropic Substances, 1971 को Schedule (III) मा राखिएको छ, जसलाई नेपालले समेत Incorporate गरेको छ ।

खात (KHAT) के हो ?

- खात (KHAT) एक प्रकारको वनस्पती हो जसलाई WHO ले Drug of Abuse को रूपमा वर्गिकरण गरेको छ जसको प्रयोगले Psychological Dependence उत्पन्न गराउँदछ ।
- खात (KHAT) मा CATHINE (Norpseudoephedrine) भन्ने रसायन पाईन्छ जुन AMPHETAMINE जस्तै STIMULANT हो ।
- युरोप अमेरिका लगायतका मुलुकहरुमा खात (KHAT) अवैध घोषित गरिएको छ ।
- खात (KHAT) को प्रयोग गर्नाले प्रयोगकर्तालाई भोक नलाग्ने, Euphoria, Constipation, Ulcers, Depression, Insomania हुँदै अन्तमा Cancer समेत हुन सक्छ ।
- खात (KHAT) लाई नेदरल्याण्डले सन् २०१२ देखि प्रतिबन्ध गरेको छ ।

(२) मिति २०७४/०८/०६ गते जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं.१ ठेगाना भई हाल जिल्ला काठमाण्डौ, गोठार बस्ने बर्ष २७ को बिनोद खत्रीलाई नियन्त्रित लागु औषध बुप्रिनर्फिन, डाएजेपाम ईन्जेक्सन ३८६ एम्पुल सहित का.जि.कागेश्वरी, मनहरा न.पा. वडा नं.३ बाट पक्राउ गरिएको ।

(३) त्यसै गरि मिति २०७४/०८/०७ गते जि. झापा, गौरादह न.पा. वडा नं.-७ घर बताउने बर्ष २९ को प्रदिप बाराईलीलाई नियन्त्रित ला.औ. बुप्रिनर्फिन, डाएजेपाम ईन्जेक्सन २७३ (दुई सय त्रिहत्तर) एम्पुल सहित जि. काठमाण्डौ, तार्केश्वर न.पा. वडा नं. -९ लोलाडहाईटबाट पक्राउ गरिएको ।

(४) त्यसै गरि यस ब्यूरो बाट खटिएको प्रहरी टोलीले मिति २०७४/०८/११ गते जिल्ला सुनसरी, बर्जु गाउँपालिका वडा नं.-६ घर भएका बर्ष २२ को जितेन्द्र कुमार दास र जिल्ला सप्तरी बोदेबरसाईन न.पा वडा नं.-९ घर भएका बर्ष ३३ को धनपैत दास लाई नियन्त्रित लागु औषध १२००(बाह्र सय) एम्पुल सहित का.जि.का.म.न.पा. वडा नं.-९ गौशाला बाट पक्राउ गरिएको छ । पक्राउ परेका जितेन्द्र कुमार दास तथा धनपैत दासले नेपाल भारत सिमानाबाट नियन्त्रित लागु औषध बुप्रिनर्फिन, डाएजेपाम ईन्जेक्सन नेपाल भित्र्याई विगत लामो समय देखि काठमाण्डौ लगायत नेपालका प्रमुख सहरहरुमा आफ्नो संजाल बनाई नियन्त्रित लागु औषधको कारोबारमा संलग्न मुख्य व्यक्तिहरु भएको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ ।

पक्राउ परेका व्यक्तिहरुको आवश्यक अनुसन्धान कार्य भईरहेको ब्यहोरा जानकारीको लागि अनुरोध ।



KHAT



Medical Drugs

फोन नं. ४६०१०४८ /फ्याक्स नं. ४६०१९७८, ईमेल : ncbnepal@gmail.com